



कोलम्बस सिटी स्कूल (सिसिएस)ले विद्यार्थीहरूकालागि एक भर्चुअल मार्फत एक महिने लामो वर्खे स्कूल कार्यक्रम प्रस्ताव गरेर अनलाइन एकाडेमीको निरन्तरता राखेछ।

सिसिएसले वर्खे अनुभव कार्यक्रम जून १५ तारिक देखि जुलाई २५ तारिक सम्म हुनेछ। यो कार्यक्रम कोलम्बस सिटी स्कूलका विद्यार्थीहरूकालागि निःशुल्क हो। वर्खे स्कूलमा भर्ना भएका विद्यार्थीहरूले शैक्षिक प्लेटफार्महरूकल प्रयोग गरी क्लेभर र ईडमेन्टमलाई निरन्तर दिने छन्।

दर्ता मङ्गलबार मे २६ तारिक देखि सुरु भई शुक्रबार , जून ५ तारिक सम्म ईन्फिनाइट क्याम्पस प्यारेन्ट पोर्टल मार्फत रहनेछ।

वर्खे स्कूलमा भर्ना हुने विद्यार्थीहरूले सिसिएस अनलाइन एकेडेमीमा जस्तै अनलाइन मार्फत शैक्षिक प्लेटफार्महरूको प्रयोग गरि एडमेन्टम, आईरेडी, स्टडी आईल्याण र एचिप्प ३००० को प्रयोको निरन्तर राखेछन्।

कोलम्बस सिटी स्कूल (सिसिएस) द्वारा निम्न मध्यमिक र मध्यमिक स्कूलका विद्यार्थीहरूकालागि अनलाइन वर्खे कार्यक्रम

किन्डरगार्टन कक्षा ८ सम्मका विद्यार्थीहरूकालागि

सोमबार देखि बिहिबार सम्म (बिहान ९:०० देखि १२:०० बजे सम्म)

पाठ्यक्रम प्रस्तावहरू:

- पढाई
- सामाजिक शिक्षा
- हिसाब
- कला र संगीत
- विज्ञान
- शारीरिक शिक्षा

उच्च माध्यमिक तहका विद्यार्थीहरूकालागि अनलाइनमा वर्खे कार्यक्रम: भिक्याप (VCAP)

उच्च विद्यालयका विद्यार्थीहरूकालागि

अनलाइनमा वर्खे कार्यक्रम सोमबार देखि शुक्रवार सम्म (जुन १५ - जुलाई २४ सम्म)

यस कार्यक्रमले विद्यार्थीहरूलाई विस्तारित समयको प्रस्ताव गर्दछ जसले उनीहरूलाई गृहकार्यमा काम गर्न, जाँचहरू गर्न र पाठ्यक्रममा आवश्यक समर्थन सफलतापूर्व प्राप्त गर्नेछन्।

आठौं श्रेणीका विद्यार्थीहरूले हाई स्कूलका बढीमा दुई वटा पाठ्यक्रमहरू क्रेडिटकालागि लिन सक्छन्।

पाठ्यक्रमका प्रस्तावहरू :

- अंग्रेजी ९, अंग्रेजी १०, अंग्रेजी ११, अंग्रेजी १२
- अमेरिकी इतिहास, विश्व इतिहास, ग्लोबल स्टडीज, सरकार
- शारीरिक शिक्षा १ र २, स्वास्थ्य
- गणित १, गणित २, गणित ३, एक्यूआर (AQR)
- व्यापार र कला
- जिवविज्ञान, रसायन विज्ञान, भौतिक विज्ञान
- उच्च विद्यालयको बहु अपंगता पाठ्यक्रम

किन्डरगार्टन देखि कक्षा १२ (K-12) सम्मका धेरै अशक्तता विद्यार्थीहरूकालागि कक्षा कोठामा दिइएको सेवा जस्तै वर्खे स्कूल कार्यक्रमले ईएलए (ELA) र गणितमा ओहायो विस्तारित शिक्षाको मापदण्डहरूलाई सम्बोधन र सुदृढीकरण गर्दछ। विद्यार्थी र परिवारहरूले अनौठो सिकाई प्रणालीबाट सामग्रीहरूको पहुँचका साथै शिक्षक निर्देशित संवर्धन गतिविधिहरूकालागि गुगल कक्षामा लगइन गर्नेछन्। यदि एक हाई स्कूलका विद्यार्थीले यो वर्खे स्कूल विकल्पमा भर्ना गरिरहेको छ भने हेरविचार कार्यकर्ताहरूले बहुविध असक्षमता भर्चुअल कक्षा पाठ्यक्रमलाई चयन गर्नुपर्नेछ। यो पाठ्यक्रमले ईएलए (ELA) र गणितका सामग्री ्षेत्रहरूलाई सम्बोधन गर्दछ र ओहायो वैकल्पिक मूल्यांकनको तयारीकालागि महत्वपूर्ण अवधारणाहरूलाई मद्दत गर्दछ।

परिवारहरूलाई वर्खे कार्यक्रम भरी दोभासेको सहयोग उपलब्ध हुनेछ। पूर्ण विवरणहरूकालागि www.ccsummer.org

मा लगइन गर्नुहोस् वा FACTLine@columbus.k12.oh.us मा ईमेल गर्नुहोस्: